


कम्पनी रजिष्टारको कार्यालय
लगानीकर्ता संरक्षण कोषको सचिवालय
त्रिपुरेश्वर, काठमाण्डौ

मुद्दती निक्षेप सम्बन्धी शिलबन्दी दरभाउपत्र आव्हान गरिएको बारे

प्रकाशित मिति २०८२/०८/०३

यस लगानीकर्ता संरक्षण कोषको सचिवालयमा रहेको केहि निक्षेप योग्य रकम एक वर्षको लागि मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने भएकोले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त "क" वर्गका इच्छुक वाणिज्य बैंकहरुले आफुले लिन चाहेको निक्षेप रकमका साथै उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर तथा व्याज भुक्तानी प्रकृया समेत स्पष्ट खुलाई कोषले तोकेको शिलबन्दी दरभाउपत्र सम्बन्धी फारम भरि मिति २०८२/०८/१७ गते मध्यान्ह १२:०० बजे भित्र यस कोषको सचिवालय वा आर्थिक प्रशासन शाखा (कम्पनी रजिष्टारको कार्यालयमा) पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। रितपूर्वक पेश हुनआएका शिलबन्दी प्रस्तावहरु प्रस्तावकहरुको उपस्थितिमा सोही दिन दिनको २:०० बजे खोलिनेछ ।

पुनः शिलबन्दी दरभाउपत्र सम्बन्धी फारम तथा यस सम्बन्धी विस्तृत विवरण कम्पनी रजिष्टारको कार्यालयको
Website: www.ocr.gov.np मा गइ हेर्न तथा Download गर्न सकिनेछ ।


रजिष्टार

कम्पनी रजिष्टारको कार्यालय
लगानीकर्ता संरक्षण कोषको सचिवालय
त्रिपुरेश्वर, काठमाण्डौ

मुद्दती निक्षेप सम्बन्धी सिलबन्दी प्रस्ताव आव्हान गरिएको बारे ।

यस कोषमा रहेको लगानी योग्य रकम रु ३०,००,००,०००।०० (अक्षरेपी तीस करोड मात्र) लाई वाणिज्य बैंकमा मुद्दती निक्षेपमा लगानी गर्नको निमित्त नेपाल राष्ट्र बैंकबाट निर्धारित मापदण्डको अतिरिक्त तल उल्लेखित शर्तहरू पूरा गरेका नेपाल राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्न स्वीकृती प्राप्त "क" वर्गका इच्छुक वाणिज्य बैंकहरूबाट मिति २०८२/०८/१७ गते बुधवार अपरान्ह १२:०० भित्रमा कोषको सचिवालय कम्पनी रजिष्टारको कार्यालय, काठमाण्डौ स्थित आर्थिक प्रशासन शाखामा प्राप्त हुने गरी आवश्यक विवरण पूर्ण रूपले उल्लेख गरी हालै प्रकाशित वित्तिय विवरणको प्रतिलिपि समेत संलग्न गरी गोप्य सिलबन्दी दरभाउपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।


सिलबन्दी दरभाउपत्रको फाराम कार्यालयको वेबसाइट www.ocr.gov.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ । सूचनामा तोकिएको दरभाउपत्रको मान्य अवधी कम्तीमा ३५ (पैंतीस) दिन हुनुपर्ने छ । यसरी पेश भएको सिलबन्दी दरभाउपत्रमा आधिकारीक हस्ताक्षर गरिएको हुनु पर्नेछ ।

प्राप्त सिलबन्दी दरभाउपत्रहरू मिति २०८२/०८/१७ गते दिउँसो २:०० बजे र सो दिन सार्वजनिक बिदा पर्न गएमा सो को भोलीपल्ट सोहि समयमा यस कोषको सचिवालय वा आर्थिक प्रशासन शाखा (कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर) मा दरभाउपत्रदाता वा निजका प्रतिनिधीहरू समेतको रोहवरमा खोलिनेछ तर दरभाउपत्रदाता वा निजका प्रतिनिधीहरूको अनुपस्थितीमा पनि दरभाउपत्र खोल्न सकिनेछ । दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने अधिकार कोषमा सुरक्षित रहेको छ ।

मुल्यांकनका आधारहरू

१.न्यूनतम योग्यता

- (क) बैंक संचालनमा आएको कम्तिमा ५ वर्ष पुरा गरेको ।
- (ख) बैंक लगातार पाँच वर्ष देखि मुनाफामा रहेको ।
- (ग) नेपाल राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजी कोष कायम गरेको ।
- (घ) निष्क्रिय कर्जा (NPL) कुल कर्जा सापटको ३ प्रतिशत भन्दा कम भएको ।
- (ङ) खुद तरल सम्पति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको ।


रजिष्टार



(च) कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात नेपाल राष्ट्र बैंकले समय-समय मा निर्धारण गरेको सिमा भित्र रहेको ।

(छ) नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिम कारवाहीमा परि समस्या ग्रस्त घोषणा नभएको । समस्या ग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको एक वर्ष अवधि पुरा भएको ।

(ज) सर्वसाधारणको लागि छुट्याएको सेयर जारी गरि नेपाल स्टक एक्सचेन्ज लि. मा सुचिकृत भएको ।

२. दरभाउपत्र छनौटको मुख्य आधार

(क) न्यूनतम योग्यता पुरा गर्ने प्रस्तावदाताहरु मध्येबाट उच्चतम ब्याज दर प्रदान गर्ने आवश्यक संख्यामा प्रस्तावदाताहरु छनौट गरिने ।

३. अन्य शर्तहरु

(क) एउटा बैंकलाई न्यूनतम पाँच करोड भन्दा कम हुने गरि निक्षेप उपलब्ध गराइने छैन ।

(ख) यस सूचना बमोजिम बैंकहरु बाट पेश हुन आएका प्रस्ताव पूर्ण वा आंशिक रुपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कोषमा निहित रहनेछ ।

(ग) यस सूचना बमोजिम भएको मुद्दती निक्षेप सम्झौताको अवधी एक वर्षको हुनेछ । तत्पश्चात कोषको सचिवालयले एक पटकको लागि बजार ब्याज दरको आधारमा सम्झौताको नविकरण गर्न सक्नेछ ।

(घ) विशेष अवस्था परेको खण्डमा बाहेक कोषले मुद्दती निक्षेपमा राखीएको रकम फिर्ता लिन चाहेमा एक महिना अगावै सम्बन्धीत बैंकलाई जानकारी गराई रकम फिर्ता लिन सक्नेछ ।

नोट: प्रस्ताव पेश गर्ने बैंकहरुले माथि उल्लेखित शर्त तथा नेपाल राष्ट्र बैंकबाट निर्धारित मापदण्ड पुरा गरेको व्यहोराको घोषणा शिलबन्दी प्रस्तावपत्र साथ पेश गर्नु पर्नेछ ।

रजिष्ट्रार

दरभाउपत्र पेश गर्ने पत्रको ढाँचा

श्री रजिष्टारज्यू,
लगानीकर्ता संरक्षण कोषको सचिवालय,
त्रिपुरेश्वर, काठमाण्डौ ।

विषय: मुद्दती निक्षेपको लागि शिलबन्दी दरभाउपत्र पेश गरेको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा त्यस कोषमा रहेको रकम वाणिज्य बैंकमा मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धमा तहाँबाट मिति मा शिलबन्दी दरभाउपत्र आव्हान भए बमोजिम तपसिलमा उल्लेखित सबै शर्तहरू यस बैंकले पुरा गरेको घोषणा गर्दै देहायको तालिकामा उल्लेख भए बमोजिमको ब्याजदरमा सोहि तालिकामा उल्लेख भए बमोजिमको रकम मुद्दती निक्षेपमा लिन ईच्छुक भएकोले सोहि प्रयोजनको लागि यो शिलबन्दी प्रस्ताव पेश गरेका छौं।

लिन चाहेको निक्षेपको विवरण

प्रस्तावित ब्याजदर		अवधि	लिन चाहेको निक्षेप रकम(रु करोडमा)		ब्याज भुक्तानी प्रकृया मासिक/त्रैमासिक/अन्य	प्रस्ताव मान्य हुने अवधी
अंकमा	अक्षरमा		न्यूनतम (अंक र अक्षर दुवैमा)	अधिकतम (अंक र अक्षर दुवैमा)		

(क) यस.....लि.को मितिको त्रैमासिक वित्तिय सूचकांक यस प्रकार रहेको छ

क्र.सं.	विवरण	वित्तिय सूचकांक	कैफियत
१	पूँजी कोष अनुपात (Capital Fund to RWA)		
२	कर्जा निक्षेप अनुपात (CD ratio)		
३	खुद निष्कृत्य कर्जा अनुपात (Net Non Performing Loan –Net NPL)		

४	प्रति शेयर किताबि मूल्य (Net Worth Per Share)		
५	कुल निक्षेप रु (Total Deposit Rs.)		
७	पूँजी कोष रु (Capital Fund Rs.)		
८	चुक्ता पूँजी (Paid Capital RS.)		
९	खुद तरल सम्पत्ती/ स्वदेशी निक्षेप अनुपात		
१०	रियल स्टेट कर्जा अनुपात		
११	संस्थागत निक्षेप/कुल निक्षेप अनुपात		
१२	संचालन भएको वर्ष		
१३	संचित नोक्सानीको अवस्थामा रहे/नरहेको		
१४	नेपाल राष्ट्र बैंकको शिघ्र सुधारात्मक कारवाहीमा परे/ नपरेको		
१५	समस्याग्रस्त घोषणा भए/नभएको		
१६	संचालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी संचालकलाई नेपाल राष्ट्र बैंकले जरिवाना वा कारवाहि गरे/ नगरेको		

नोट: यस प्रस्तावको अवधिभरमा बैंकको प्रकाशित ब्याजदर प्रस्तावित ब्याजदर भन्दा बढी भएमा मुद्दती निक्षेप प्राप्त गरेको मितिको ब्याजदर कायम गर्न मन्जुर रहेको व्यहोरा अनुरोध छ । आजको मितिमा यस बैंकको प्रकाशित ब्याजदर..... प्रतिशत (.....अवधीको) रहेको छ । ब्याज भुक्तानी प्रकृया मासिक/ त्रैमासिक मात्र मान्य हुने छ ।

संस्थाका आधिकारिक पदाधिकारीको

संस्थाको

दस्तखत.....

नाम.....

नाम.....

ठेगाना

पद.....

छाप

सम्पर्क फोन नं.....

मिति

द्रष्टव्य। प्रस्ताव साथ माग गरिएको विवरण खुलाउने कागजात संलग्न गरिएको छ ।